

यदि बाल्यकाल आगमनको कारण कारबाही स्थगित (Deferred Action for Childhood Arrivals, DACA) खारेज भएमा तपाईंले NY State of Health मार्फत Medicaid सुविधाका लागि आवेदन गर्दा वा नवीकरण गर्दा जान्नुपर्ने आवश्यक कुराहरू

1. DACA खारेज भएको कारणले Medicaid का लागि तपाईंको PRUCOL स्थितिमा परिवर्तन आउने छैन

न्यू यर्क राज्यको कानून अन्तर्गत, DACA स्थिति भएको र DACA खारेज भएको व्यक्तिहरू, PRUCOL अर्थात् पर्मानेन्टली रिसाइडिड अन्डर कलर अफ ल नामक एउटा अध्यागमन वर्ग अन्तर्गत राज्य-द्वारा रकम उपलब्ध गराइएको Medicaid का लागि योग्य हुन सक्छन्।

2. यदि तपाईंको DACA स्थिति खारेज भएको छ भने तपाईंले Medicaid का लागि आवेदन गर्दा वा नवीकरण गर्दा के गर्नु पर्छ

ग्राहक सेवालाई कल गर्नुहोस् 1-855-355-5777, TTY: 1-800-662-1220 वा तपाईंको समुदायको एकजना व्यक्तिगत सहायकसँग भेट गर्नुहोस्। तपाईंको DACA स्थिति थियो वा छ भनेर प्रतिनिधि वा तपाईंको सहायकलाई थाहा दिनुहोस्। तपाईंको रोजगार अधिकार पत्रलाई, म्याद समाप्त भएको छ भने पनि, तपाईंको स्थितिको प्रमाण स्वरूप स्वीकृत गरिने छ।

3. धेरैवटा भाषाहरूमा सहायता उपलब्ध छ

- हाम्रो फोन उठाउने प्रतिनिधिहरूले धेरैवटा भाषा बोल्छन्। यदि उनीहरूले तपाईंको भाषा बोल्दैनन् भने, तपाईंको लागि एकजना अनुवादक खोज्नेछन्।
- हामीसँग तपाईंको समुदायमा तालीमप्राप्त सहायकहरू छन् जसले तपाईंको भाषा बोल्छन्। यदि तपाईंले चाहेमा, तपाईं बस्ने वा काम गर्ने ठाउँमा पनि उनीहरू आउन सक्छन्।

4. तपाईंले हामीलाई दिनु हुने जानकारी साझा गरिने छैन

- तपाईंले NY State of Health र सहायकहरूलाई भनेको कुरा निजी वा गोपनीय रहनेछ।
- तपाईंले कुनै स्वास्थ्य योजनामा समावेश हुन हामीलाई दिएको जानकारी कसैलाई पनि साझा गरिने छैन र यो अन्य कुनैपनि प्रयोजनमा उपयोग गरिने छैन।

NY State of Health का बारेमा

न्यू यर्कले सन् अक्टोबर 2013 मा आफ्नो स्वास्थ्य योजना बजार, NY State of Health शुरु गर्यो। यो बजारमा स्वास्थ्य बिमा खरिद गर्दा एकै ठाउँ उच्चतम गुणस्तरको व्यापक स्वास्थ्य योजनाहरू उपलब्ध हुन्छ। NY State of Health भनेको एक मात्र यस्तो ठाउँ हो जहाँ उपभोक्ताहरूले सुविधाको भुक्तान गर्दा प्रिमियम छूट वा ट्याक्स क्रेडिटहरू मार्फत मद्दत पाउन योग्य हुन सक्छन्। योग्य न्यू यर्क बासीहरू पनि सारै भरी बजारबाट Medicaid, Child Health Plus तथा Essential Plan मा सहभागी हुन सक्छन्। NY State of Health बजारबारे थप जानकारीका लागि, कृपया यहाँ जानुहोस्: <https://nystateofhealth.ny.gov> वा ग्राहक सेवामा कल गर्नुहोस् 1-855-355-5777, TTY: 1-800-662-1220 वा एकजना एनरोल्मेन्ट सहायकलाई खोज्नुहोस्।